





# आर्थिक वर्ष २०७८।०७९ को बजेट कार्यक्रम



बकैया गाउँपालिका  
मकवानपुर  
बागमती प्रदेश, नेपाल



आदरणीय सभाअध्यक्ष महोदय,

आदरणीय गाउँसभा सदस्य ज्यूहरु


विश्वव्यापी कोभिड-१९ महामारीले मानव जीवन, आर्थिक र सामाजिक क्षेत्रमा सिर्जना गरेको विषम परिस्थितिमा नागरिकको जीवन सहज बनाउँदै मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन सहयोग पुग्ने गरी यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०७८।७९ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।

कोभिड-१९ को दोस्रो लहरको असर लम्बिदै गर्दा यसको प्रभाव कहिलेसम्म रहन्छ भनि यकिन गर्न कठिन भएको वर्तमान परिवेशमा जनस्वास्थ्य सम्बन्धी चुनौतीहरु हामी बीच थप भएका छन् । यस संकटपूर्ण घडीमा सरकारले आम नागरिकको जीवन रक्षालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । साथै स्वास्थ्य सजगता अपनाउँदै आर्थिक गतिविधिहरुलाई पनि सक्रिय बनाउनु आवश्यक छ ।

कोभिड-१९ को असरबाट शिथिल भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्दै गतिशिल बनाउन तथा हाल देखिएको कोरोना भाईरस नयाँ भेरियन्टको संक्रमण रोक्नुपर्ने कठिन परिस्थितिका बीचमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहँदा मैले गहन जिम्मेवारी बोध गरेको छु । यी चुनौतीलाई सम्बोधन गर्दै गाउँपालिकाको विकास र सुशासन मार्फत समग्र मुलुकको समृद्धिको यात्रालाई टेवा पुर्याउने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम यस सम्मानित गाउँ सभामा पेश गर्ने अनुमति चाहन्छु ।

कोभिड-१९ को महामारीबाट आर्थिक र मानवीय क्षति हुनुका साथै मनोवैज्ञानिक त्रास पनि सिर्जना भएको छ । महामारी नियन्त्रणका लागि गरिएको प्रयासबाट गाउँपालिकाका नागरिकहरुमा परेको असहज परिस्थिति प्रति गाउँपालिकाको तर्फबाट दुःख व्यक्त गर्न चाहन्छु । कोभिड-१९ बाट जीवन गुमाउनुहुने सम्पूर्ण व्यक्तीहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । कोभिड-१९ को सङ्क्रमण भई उपचाररत सम्पूर्ण दिदी बहिनी तथा दाजुभाईहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

स्वास्थ्य संकटबाट मुलुकको उत्पादन, व्यापार तथा लगानीसम्मको आर्थिक क्रियाकलापहरुको श्रृंखला प्रभावित भएको छ । संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको रक्षा गर्दै जनजीवन कसरी सुरक्षित बनाउने भन्ने चुनौति हाम्रो सामु रहेको विद्यमान अवस्थामा



आर्थिक गतिविधि तथा विकास निर्माणलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु ।

स्थानीय स्तरमा खाद्यान्नको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, जनतालाई प्रत्यक्ष प्रभावित गर्ने भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले आगामी वर्षको बजेट यस तर्फ केन्द्रित रहेको कुरा म आदरणीय गाउँसभा सदस्यहरूलाई आश्चस्त गराउन चाहन्छु ।


संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण र सुशासन कायम गर्नका लागि देशले लिएको "समृद्ध नेपाल, सुखी नेपाली" को राष्ट्रिय आकांक्षा तथा बागमती प्रदेशले लिएको "सुसंस्कृत र सुखी जनता; समाजवाद उन्मुख समृद्ध प्रदेश" को दीर्घकालीन सोचलाई आत्मसात गर्दै बकैया गाउँपालिकाले लिएको "समृद्ध बकैया निर्माणको मूल आधार; स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार" को दीर्घकालीन सोच पुरा गर्ने दिशामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लक्षित रहेको कुरा म सबैलाई विश्वास दिलाउन चाहन्छु ।

नेपालको संविधानले परिकल्पना गरेको लोककल्याणकारी राज्यको अवधारणा, समाजवाद उन्मुख आर्थिक प्रणालीका साथै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, शान्ति र सुशासन, संघीय सरकारको वार्षिक नीति, योजना तथा कार्यक्रम, राजनीतिक दलहरूको चुनावी घोषणापत्र, यस गाउँपालिकाको प्रथम आवधिक योजना, दिगो विकासका लक्ष्यहरू र गाउँसभामा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकतालाई बजेट तथा कार्यक्रम तयार गर्ने क्रममा मार्गदर्शनको रूपमा लिइएको छ ।

आदरणीय सभाअध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटको उद्देश्यहरू निम्नानुसार छन् ।

- महामारी, संक्रामक रोग, प्राकृतिक प्रकोप र विपद्को समयमा पनि नागरिकको जीवन रक्षा गर्दै मानवोचित जीवन निर्वाहको व्यवस्था मिलाई जनजीवनलाई सहज बनाउने,
- गाउँपालिकाको प्रयास एवं लगानीलाई स्वास्थ्य, कृषि, पूर्वाधार विकास, मानव विकास, रोजगारी, गरिबी निवारणको माध्यमबाट लोककल्याणकारी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ निर्दिष्ट गर्ने, र




- गाउँपालिकाको आन्तरिक राजस्व परिचालन र लगानीको उत्पादनशीलता वृद्धि गरी स्थानीय अर्थतन्त्रको पुनरुत्थान गर्ने ।

आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि तय गरिएका बजेटका उद्देश्यहरू हासिल गर्न देहायका क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेको छु ।

- कोभिड-१९ महामारीको समयमा पनि अर्थतन्त्रलाई गतिशिल एवं सन्तुलित बनाइराख्न निजी, सहकारी तथा सरकारी लगानीमा उपलब्ध स्रोतको अधिकतम परिचालन गर्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना,
- स्वास्थ्य सेवाको विश्वसनीयता अभिवृद्धि, स्वास्थ्य सम्बन्धी मापदण्डको पालना र नागरिकको जिउधनको रक्षा,
- आपत्कालिन अवस्थामा स्वास्थ्य सेवाको मागलाई धान्न सक्ने गरी अस्पतालहरूको पूर्वाधार विकास, आवश्यक यन्त्र उपकरणहरू, अक्सिजन प्लान्ट, खोप सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रबन्ध,
- कोरोना महामारीबाट ज्यान गुमाएका विपन्न परिवारका आश्रितका लागि विशेष राहत, निजी क्षेत्रलाई सहूलियत, प्रोत्साहन र पुनरुत्थान सहित आर्थिक गतिशिलता,
- कृषि क्षेत्रको औद्योगिकीकरण, व्यवसायीकरण, यन्त्रिकरण र बजारीकरण गरी कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि,
- शिक्षा क्षेत्रमा लगानी बढाउँदै प्राविधिक, सीपयुक्त, जीवनपयोगी गुणस्तरीय शिक्षा प्रदान,
- शीघ्र सञ्चालन गरी उच्च प्रतिफल लिन सकिने प्रकृतिका पूर्वाधार आयोजनामा लगानी,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलित, लैङ्गिक समानता र समावेशीकरण जस्ता दिगो विकासका सूचकहरू हासिल हुने कार्यक्रम सञ्चालन,
- पारदर्शी, गुणस्तरीय र प्रभावकारी सार्वजनिक सेवा प्रवाह, र
- गाउँपालिकाको विकासमा संघीय सरकार र प्रदेश सरकारको सहभागिता, समन्वय र सहकार्य ।

आदरणीय सभाअध्यक्ष महोदय,

आदरणीय गाउँसभा सदस्य ज्यूहरू



अब म आगामी आर्थिक वर्षको प्रमुख कार्यक्रम तथा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।

कोभिड-१९ लगायत महामारीजन्य रोगहरूको रोकथाम, नियन्त्रण र उपचारका कार्यहरूलाई थप प्रभावकारी बनाई विश्वसनीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पूर्वाधार, मेशीनरी उपकरण, जनशक्ती, औषधी, खोप लगायतका विषयलाई केन्द्रमा राखि महामारीजन्य प्रकोपलाई प्रतिरक्षा गर्न सक्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक बजेट व्यवस्था मिलाइएको छ ।


कोभिड-१९ महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा उल्लेख्य असर पर्न गयो । सबै शिक्षण संस्था र तालिम केन्द्रहरू बन्द भए । विद्यालय तहका सबै कक्षा र तहका विद्यार्थीको नियमित पठन पाठन, परीक्षा सञ्चालन, मूल्याङ्कन र परीक्षाफल प्रकाशन समयमा सम्पन्न हुन सकेन । यस परिवेशमा बालबालिकाको सिकाईलाई निरन्तरता दिन नेपाल सरकार र बागमती प्रदेश सरकारसँगको सहकार्यमा सूचना प्रविधिको प्रयोग गरि वैकल्पिक पद्धति मार्फत शिक्षण सिकाईलाई निरन्तरता दिने व्यवस्था मिलाइएको छ ।

देशकै दोस्रो बालमैत्री गाउँपालिकाको रूपमा घोषित भएको यस गाउँपालिकामा बालमैत्री शासनको दिगोपनाका लागि बालमैत्री अभियानलाई निरन्तरता दिइनुका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न हरित उत्पादन प्रविधि अवलम्बन गर्दै सम्भाव्य क्षेत्रहरूमा कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम जस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिँदै व्यवसायीकरण, यन्त्रिकीकरण र बजारीकरण गर्ने विशेष व्यवस्था मिलाइएकोछ ।

गाउँपालिकामा दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान प्रणालीलाई निरन्तरता दिइएको छ ।

नेपाल सरकार प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भूमिको बनौट र उपयुक्तताको आधारमा वर्गीकरण गरी सोही अनुसार भू-उपयोग गर्ने र समानता तथा औचित्यताका आधारमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने कार्यक्रम निरन्तरताको लागि बजेट व्यवस्था गरिएको छ ।



गाउँपालिका भित्र सबै घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुर्याउने योजनाहरूलाई निरन्तरता दिँदै आधारभूत खानेपानी सेवा विस्तार गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

सिँचाई पूर्वाधार कार्यक्रमहरूको कार्यान्वयन गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि मार्फत रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापनमा जोड दिइनेछ । विगत आर्थिक वर्षदिखि सञ्चालन हुँदै आएको मागमा आधारित लिफ्ट सिँचाई, बोरिङ कार्यक्रमको निरन्तरता तथा नयाँ निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।


गाउँपालिका भित्र वडा केन्द्रहरू जोड्ने तथा अन्य प्रमुख र शाखा सडक आयोजनाहरू स्तरोन्नतीका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । साथै नेपाल सरकार तथा प्रदेश सरकारसँगको सह लगानीमा सडक पुल तथा झोलुंगे पुल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

वातावरण मैत्री, जलवायु परिवर्तन अनुकूलित, लैङ्गिक समानता र समावेशीकरण लगायत दिगो विकासका लक्ष्यहरू हासिल हुने किसिमका कार्यक्रमहरूलाई प्राथमिकता दिई बजेट व्यवस्था गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्न विभिन्न जातजाती, धर्म, संस्कृति, भाषिक तथा सामाजिक विविधतालाई संरक्षण र सम्बर्द्धन गर्दै गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका संरचना र स्थानको विकास, विस्तार र संरक्षणका लागि आवश्यक प्रबन्ध मिलाइएको छ ।

गाउँपालिकामा निर्मित नीति, कानून र नियमहरूको व्यवस्थित प्रकाशन र वितरण गर्दै सर्वसाधारणको पहुँचसम्म पुर्याउन विशेष जोड दिइनेछ । गाउँपालिकाको सूचना तथा संचारलाई प्रभावकारी, व्यवस्थित र अनुशासित बनाइनेछ । गाउँपालिका कार्यालयलाई जनता प्रति उत्तरदायी एवम् जवाफदेही बनाइने छ ।

बाढी, पहिरो, भू-क्षेय, मनसुनजन्य जस्ता प्राकृतिक प्रकोष लगायत संक्रामक रोग, प्राकृतिक र मानवीय विपद् व्यवस्थापनमा द्रुत उद्धार, उपचार, राहत तथा पुनःस्थापना लगायतका कार्य गर्न विपद् व्यवस्थापन कोषको लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।



नेपाल सरकार तथा बागमती प्रदेश सरकारले व्यवस्था गरे अनुसार गाउँपालिका मातहत कार्यरत कर्मचारीको मनोबल बढाई सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई रु. १० लाखसम्मको सामूहिक दुर्घटना बीमा र रु. १ लाखको स्वास्थ्य बीमा प्रिमियम वापतको रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ ।


राष्ट्रसेवकलाई प्रदान गरिने सेवा सुविधालाई समय सापेक्ष बनाउन नेपाल सरकार तथा बागमती प्रदेश सरकारले व्यवस्था गरे अनुरूप २०७८ श्रावण १ गतेदेखि गाउँपालिका मातहतका सबै राष्ट्रसेवकको तलबमानमा मासिक रु. २ हजार वृद्धि गरिएको छ । साथै हाल प्रदान गरिँदै आएको महंगी भत्तालाई निरन्तरता दिइएको छ ।

मिति २०७८ असार १० गते यस बकैया गाँउपालिकाको सातौँ गाँउसभा बैठकको प्रथम सत्रमा गाँउपालिकाको आव २०७८।७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिसकिएको छ । उक्त नीति तथा कार्यक्रमको आधारमा तयार गरिएको बजेट माथि विभिन्न विषयगत समितिहरुमा भएका दफावार छलफल तथा कार्यपालिका बैठकमा पटक पटक भएका छलफलबाट प्राप्त निचोडको आधारमा तयार गरिएको आव २०७८।७९ को बजेट पेश गर्ने अनुमति चाहन्छु ।

प्रथम सत्रमा यस सम्मानीत सभा समक्ष आर्थिक वर्ष २०७८।७९ को कुल बजेट रु. ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैया ९६ पैसाको प्रस्तुत गरिएकोमा चालु आर्थिक वर्षको अनुमानित नगद मौज्दात रु. १२ करोड ७० लाख ६ हजार २ सय ८१ रुपैया ४ पैसा रहने अनुमान सहित कुल बजेट रकम रु. ७५ करोड ३३ लाख ८५ हजार रहेको जानकारी गराउँदछु ।

जसलाई तलको तालिकामा प्रस्तुत गरको छु ।

क्र.सं.	बजेट स्रोत	बजेट रकम रु.
१	नेपाल सरकार वित्तिय समानीकरण	१२,६२,००,०००
२	नेपाल सरकार सशर्त अनुदान	२७,३८,००,०००
३	नेपाल सरकार राजश्व बाँडफाँड	११,३०,१२,०००
४	बागमती प्रदेश सरकार वित्तिय समानीकरण	१,०६,१०,०००



५	बागमती प्रदेश सरकार शर्त अनुदान	१,६७,७९,०००
६	बागमती प्रदेश सरकार राजश्व बाँडफाँड	३,११,५३,७१८.९६
७	बागमती प्रदेश सरकार समपुरक अनुदान	२,९७,६४,०००
८	आन्तरिक आम्दानी अनुमान	२,५०,६०,०००
९	चालु आवको मौज्जात अनुमान	१२,७०,०६,२८१.०४
जम्मा		७५,३३,८५,०००

आदरणीय सभाध्यक्ष महोदय,



अब म प्रस्तावित कुल बजेट रु. ७५ करोड ३३ लाख ८५ हजार रकमको विनियोजन विवरण प्रस्तुत गर्नचाहन्छु ।

१. नेपाल सरकारबाट शर्त अनुदान तर्फ प्राप्त रु. २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट शर्त अनुदान तर्फ प्राप्त रु १ करोड ६७ लाख ७९ हजार रकम गरी जम्मा रु २९ करोड ५ लाख ७९ हजार रकमलाई तत् तत् तहबाट नै तय भई आए बमोजिम खर्च गरिनेछ ।

२. बागमती प्रदेश सरकारबाट बाट प्राप्त समपुरक अनुदान रु.२ करोड ९७ लाख ६४ हजार रकमलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरू सञ्चालन गरिनेछ ।

जस अन्तर्गत प्रदेशबाट प्राप्त योजना तथा बजेट तपशिल बमोजिम रहेको छ ।

क्र.सं.	बजेट शिर्षक	बजेट रकम रु.
१	भीमसेनदमार कालीदमार ठिंगन सडक स्तरोन्नती क्रमागत	९९,९७,०००।-
२	श्रीपुर कर्मचुली सुधा गडवान रतनपुरी सडक स्तरोन्नती	९९,९९,०००।-






३	भिरकोट दोभान विजलडाँडा सडक स्तरोन्नती	९७,६८,०००।-
जम्मा		२,९७,६४,०००।-

उल्लेखित समपुरक कोषको साझेदारीका लागि गाउँपालिकाले व्यहोर्ने रकम सहित समपुरक कोषका लागि तपशिल बमोजिम समपुरक बजेट विनियोजन गरिएको छ ।

क्र.स.	आयोजनाको नाम	बजेट रकम
१	भीमसेनदमार कालीदमार ठिगन सडक स्तरोन्नती क्रमागत	१,००,०३,०००।-
२	श्रीपुर कर्मचुली सुधा गडवान रतनपुरी सडक स्तरोन्नती	१,००,०१,०००।-
३	भिरकोट दोभान विजलडाँडा सडक स्तरोन्नती	१,०२,३२,०००।-
जम्मा		३,०२,३६,०००।-

३. यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा विभिन्न विषयगत कार्यालय समेतको लागि संचालन खर्च तर्फ रु ७ करोड विनियोजन गरिएको छ ।
४. यसरी विकास बजेट तर्फ वडागत सिलिडको आधारमा १२ वटा वडा समितिको कार्यालयबाट टोल बस्तीस्तर हुँदै सहभागितामुलक तवरले ल्याइएका कुल आयोजना र कार्यक्रम अन्तर्गत रु. ६ करोड ३० लाख को विभिन्न विषयक्षेत्रमा विभिन्न आयोजना एवम् कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । जसलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ ।




बकैया गाउँपालिका वडा नं. १

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	महादेवडाँडा खानेपानी ट्याङ्की निर्माण र पाइप विस्तार	५०००००
२	इपिलबस्ती धोविखोला स्ल्याब ढलान	५०००००
३	डाङडुङे स्ल्याब ढलान	५०००००
४	स्वस्ति स्लायाब ढलान	५०००००
५	बागफल सडक निर्माण	५०००००
६	धियालडाँडा सडक निर्माण	५०००००
७	महादेवफेदी खेलकुद चौर निर्माण	३०००००
८	विविध	५०००००
जम्मा		५०,००,०००

बकैया गाउँपालिका वडा नं. २

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	चाँदेशिर विद्युत विस्तार योजना	६०००००
२	कालोपानी मुहान तथा ईनार निर्माण	५०००००
३	वडा कार्यालय स्वास्थ्य चौकी विद्यालय खानेपानी	३०००००
४	टुडीखेल, पाखाथली, टोडटोड विद्युत विस्तार	५०००००
५	थाकलचौर सडक नाला निर्माण	५०००००
६	कालिका मा.वि. फर्निचर निर्माण	२०००००
७	मालाभन्ज्याङ, दमैचौर, सिगौल सडक मर्मत	५०००००
८	भमरा सरस्वती माथिल्लो टोल खानेपानी	७०००००
९	सरस्वती सिकारि पधेरो खानेपानी	७०००००





१०	महिला तथा बालबालिका कार्यक्रम	१०००००
११	विविध	४०००००
जम्मा		५०,००,०००

बकैया गाउँपालिका वडा नं. ३

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	महिला बालबालिका	२०००००
२	खानेपानी व्यवस्थापन	३०००००
३	खेलकुद व्यवस्थापन	२०००००
४	बसन झोलुङ्गेपुल सडक स्तरोन्नति	४०००००
५	चम्पाखहरे शिर गोलेटोल सडक स्तरोन्नति	३०००००
६	पाखिन टोल सडक स्तरोन्नति	२०००००
७	वि.क. टोल सडक स्तरोन्नति	३०००००
८	जितदमार पिप्ले बाम्मारा सडक स्तरोन्नति	५०००००
९	भोक्तिनी धोजे टोल सिचाई	२०००००
१०	गुम्बा तथा महिला भवन स्तरोन्नति	३०००००
११	बुद्ध मन्दिर स्ल्याब	९०००००
१२	बस्नेत टोल हुँदै पाखिन टोल विद्युत विस्तार	४०००००
१३	चिसापानी सिचाई	२०००००
१४	टासी देछेलिड गुम्बा व्यवस्थापन	२०००००
१५	वडाका चर्चहरु मर्मत संभार	२०००००
१६	विविध	२०००००
जम्मा		५००००००



बकैया गाउँपालिका वडा नं. ४



क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	पर्यटन	५५००००
२	खानेपानी	९३००००
३	शिक्षा	२०००००
४	खेलकुद	४०००००
५	जेष्ठ नागरिक सम्मान	२०००००
६	सडक	१३०००००
७	सिंचाई	६६००००
८	प्रतिक्षालय निर्माण	१०००००
९	काउने खहरे नियन्त्रण	१०००००
१०	विविध	५४००००
जम्मा		५०,००,०००

बकैया गाउँपालिका वडा नं. ५

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	मसाने लिफ्ट खानेपानी	७०००००
२	खानेपानी योजना	४०००००
३	राजदमार चिउली खोल्ची नियन्त्रण (लघुटोल)	३०००००
४	राजदमार सिरान टोल साईली माईली खोल्ची नियन्त्रण	३०००००
५	हर्कटेनी एकिकृत बहुउद्देशिय महिला भवन निर्माण	५०००००
६	वडा कार्यालय देखि दोडटोल जाने बाटो स्लयाब ग्रावेलिङ	६०००००
७	दुग्ध, चिस्यान केन्द्र भवन निर्माण	७०००००
८	त्रिवेणी दुग्ध उ.स.लि. सामग्री खरिद	१०००००
९	पावस शिव मन्दिर	२०००००
१०	खेलकुद विकास सामान तथा ड्रेस खरिद	५०००००




११	विविध पूर्वाधार निर्माण	५०००००
जम्मा		५०,००,०००

बकैया गाउँपालिका वडा नं. ६

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	भालुखोला (क्रियापुत्री) घर निर्माण	३०००००
२	टिकुली गुम्बा	३०००००
३	जसपाल मैटार सडक	५०००००
४	सानोसुधा घट्टेपाखा(च्यानडाँडा मर्मत)	५०००००
५	जुनेली बस्ती स्ल्याब निर्माण	४०००००
६	सानोसुधा गुम्बा	२०००००
७	झोलखानी सिंचाई	२०००००
८	भन्याङखोला टुँडिलेक मन्डु सडक	४०००००
९	जनश्रम विद्यालय व्यवस्थापन	३०००००
१०	सत्सङ्ग भवन	३०००००
११	कालीदमार भवन	३०००००
१२	गबरस्थान सडक मर्मत	४०००००
१३	गडवन कृषि सडक तथा महिला भवन	३०००००
१४	जयकाली प्रा.वि. व्यवस्थापन	१०००००
१५	सानु ज्यामिरे खेल मैदान	१०००००
१६	अल्छे खानेपानी	१०००००
१७	कर्मचुली सुधा खानेपानी	३०००००
१८	कृषि सडक स्तरोन्नति	१००००००
१९	विविध	५०००००
जम्मा		६५,००,०००

बकैया गाउँपालिका वडा नं. ७


क्र.सं.	आयोजनाको नाम	बजेट रकम
---------	--------------	----------




१	सिचाँई योजना	५०००००
२	सडक योजना	७०००००
३	खानेपानी योजना माथिल्लो टोल	५०००००
४	हात्तीखोला माझी सडग्राहलय भवन निर्माण	३०००००
५	हात्तीखोला शिवमहादेव मन्दिर मर्मत सम्भार	३०००००
६	खेलकुद विविध कार्यक्रम	३०००००
७	भिरकोट शक्तेश्वर मन्दिर मर्मत तथा घेराबार	३०००००
८	क्रिस्टेन चर्च मर्मत सम्भार	३०००००
९	घमनटोल खेलमैदान मर्मत तथा घेराबार	३०००००
१०	हात्तीखोला तल्लो फुयाँल टोल सडक मर्मत	३०००००
११	हिरामुनी स्कुल टोल शिव मन्दिर निर्माण	३०००००
१२	महिला तथा बालमैत्री कार्यक्रम	२०००००
१३	गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग तथा श्रीउत्तम भावना प्रा.वि गेटवाल	२०००००
१४	हर्दा पल्देन छयोइलिङ्ग गुम्बा निर्माण	३०००००
१५	मामदमार छोइसाड गुम्बा मर्मत	३०००००
१६	खानेपानी योजना तल्लो टोल	९०००००
१७	विविध खर्च	५०००००
<b>जम्मा</b>		<b>६५,००,०००</b>

बकैया गाउँपालिका वडा नं. ८

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	अखौँले बंदहा सडक स्तरोन्नती योजना	२०००००
२	सिंतान टोल, लुडवाटोल सडक निर्माण योजना	३०००००
३	ताप्केडाँडा बारबोट रिडरोड निर्माण योजना	२०००००
४	स्कूल डाँडा, ठाडो गोरेटोबाटो मर्मत तथा खा.पा इनार निर्माण योजना	२०००००




५	सानोमोतिपुर, पिपलडाँडा, बोलवनडाँडा मोरङ्गे सडक स्तरोन्नती योजना	४०००००
६	कमैयासितानटोल सडक मर्मत योजना	१०००००
७	ग्राउन्ड शान्ति चोक हुँदै सिरुडाँडा सडक निर्माण योजना	२०००००
८	विरेफाँट निर्मलथुम्का सडक स्तरोन्नती	१०००००
९	किर्ने तल्लो विरे सडक निर्माण योजना	१०००००
१०	ओखले सडक मर्मत योजना	१५००००
११	बंदहा सानो सिंचाइ योजना	३०००००
१२	किर्ने सानो सिंचाइ योजना	२०००००
१३	चुहारे खोला सिंचाइ योजना काभ्रेदमार	२०००००
१४	तल्लो विरे सिंचाइ मर्मत योजना	१०००००
१५	साविक ९ नं. वडा खजुरीदमार खा.पा. इनार योजना	१५००००
१६	बस्तीपुर स्वच्छ तथा सफा खा.पा मर्मत योजना	१०००००
१७	माथिल्लो अर्नाथुम्का खा.पा इनार तथा ट्याडकी निर्माण	२०००००
१८	कैजले विद्युत विस्तार मर्मत योजना	२०००००
१९	देउताखोला दोडस्वार, चौतारा डोल विद्युत मर्मत योजना	२०००००
२०	मईमा गोठडाँडा चर्च भवन रङ्गरोगन तथा फलिसलिङ्ग योजना	२०००००
२१	गोठडाँडा महिला भवन निर्माण योजना	२०००००
२२	पिपलडाँडा प्रतिक्षालय मर्मत	१०००००
२३	झगडे खोल्छी नियन्त्रण	३०००००
२४	विविध	६०००००
<b>जम्मा</b>		<b>५०,००,०००</b>



बकैया गाउँपालिका वडा नं. ९

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	भूर्तेलडाँडा घलानटोल जोगीदमार वाइबाटोल सडक	५०००००
२	जोगीदमार पुर्वाखहरे खानेपानी	१०००००
३	सिम्बागराड सिंचाई	१०००००
४	नारायणडाँडा लिफ्ट खानेपानी	१५००००
५	कृष्ण मन्दिर कुडुल्ले भन्ज्याड	१५००००
६	भैरुडदोभान खेलमैदान निर्माण	२०००००
७	चिउरीवास चिसापानी सडक	१०००००
८	एकलेदमार र सिम्बागराड सडक ग्राभेल	२०००००
९	शिखरपुर हर्कपुर ज्ञानोदय प्रा.वि सडक मर्मत	२०००००
१०	लाङ्पोकल कटन सडक	५०००००
११	महिला भवन भालुखोला	७०००००
१२	भालुखोला हिलेखोला खेलमैदान	२०००००
१३	हिलेखोला मोक्तानटोल सडक	१०००००
१४	च्याउँच्याउँ खेलमैदान	३०००००
१५	च्याउँच्याउँ बिचटोल खोरभन्ज्याड जरायोगौडा सडक	५०००००
१६	डव्युर डिडमा संतोपल्ली गुम्बा	२०००००
१७	बाघ भैरव मा.वि घेराबार	२०००००
१८	श्री कालीदेवी मा.वि	१०००००
१९	शिखरपुर स्वस्थ व्यवस्थापन	१०००००
२०	एकता बैण्ड समाज टेण्ट खरिद	१०००००
२१	विविध	३०००००
जम्मा		५००००००







बकैया गाउँपालिका वडा नं. १०

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	अम्बास झयाडरानी बाबाजी सडक मर्मत तथार खोर भञ्जयाङ्ग सडक योजना	६०००००
२	घैयाटरबेसी सिंचाइ योजना	३०००००
३	श्री सरस्वती प्रा.वि घेराबार योजना	४०००००
४	अम्बासलेक खानेपानी मर्मत योजना	१५००००
५	चम्पाटार सेरोफाँट खानेपानी योजना	४०००००
६	अम्बासबेसी काफले मोटरबाटो योजना	४०००००
७	तीन भंगाले दशघरे बडिकथुम सडक मर्मत योजना	३०००००
८	नौखामे सडक मर्मत योजना	४०००००
९	धुवाँकोटबेसि वडा कार्यालय हुँदै सिस्ने टोल सडक निर्माण	३५००००
१०	ढाडे चन्थली मन्थली सडक मर्मत योजना	३५००००
११	श्याम प्रसाद मार्ग मर्मत योजना	३५००००
१२	रुप्सेगैरी सडक निर्माण योजना	३०००००
१३	लेकगाँउ सडक योजना	२०००००
१४	छाँगा सिंचाइ योजना पटारीफाँट	१०००००
१५	सेरोफाँट सिंचाइ योजान अम्बासबेसी	२०००००
जम्मा		५०,००,०००

बकैया गाउँपालिका वडा नं. ११


क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	जनहित प्रा.वि बाल निर्माण	२०००००



२	कालिदमार खेल मैदान निर्माण	२०००००
३	भुलुनटोल कालिदमार बाटो निर्माण	१५००००
४	लाल किरण प्रा.वि.	१५००००
५	स्वास्थ्य खोप केन्द्र व्यवस्थापन	२०००००
६	वाइपालोसे सामुदायिक भवनको झ्याल ढोका निर्माण	१५००००
७	घट्टेखोला मोटरबाटो स्तरोन्नती	३५००००
८	गमलटार चर्च भवन निर्माण	३५००००
९	भैरुङदोबान गमलटार सडक स्तरोन्नती	६०००००
१०	घट्टेखोला गमलटार सडक निर्माण	४०००००
११	जनजाति भवन निर्माण	४०००००
१२	बालबालिका कार्यक्रम	१०००००
१३	तल्लो सिमात खानेपानी मर्मत योजना	१०००००
१४	लटरम्मेश्वर कृषि सहकारी गोदामा घर निर्माण	२०००००
१५	कालिदेवी मन्दिर वाल निर्माण	१०००००
१६	डोडडुङ शाखा मोटर बाटो निर्माण	२०००००
१७	गैरी हुँदै आउने कान्तिलोकपथ जोड्ने नयाँ ट्रयाक योजना	२५००००
१८	सिरुडाँडा मोटर बाटो निर्माण	२०००००
१९	जितपुर भञ्ज्याङ गुम्बा घडेरी निर्माण	१५००००
२०	विविध	५५००००
<b>जम्मा</b>		<b>५०,००,०००</b>


बकैया गाउँपालिका वडा नं. १२

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	निगाले,तिनघरे,चारघरे खानेपानी ट्याङ्की,धारा,घेराबार निर्माण	३०००००
२	सिमपानी, धिन्ने, गोदाम डाँडा	४०००००



	अजिङ्गरे मोटरबाटो निर्माण	
३	हरियो खर्क चर्च भवन निर्माण, ठिगन पावर प्लान्ट प्लास्टर समेत	४०००००
४	कोलखोप खोप केन्द्र तथा ठिगन हे.पो. ब्याट्री खरिद तथा स्वा सेविका प्रशुति सेवा प्रोत्साहन	६०००००
५	कान्ती मा.वि, प्रा.वि कोलखोप, सेतीदेवी नि.मा.वि लगायतका विद्यालय आवश्यकताको आधारमा	५०००००
६	गणेश डाँडा, ठिगन बेसी, कोलखोप खेल मैदान स्थरोन्नती	२०००००
७	सेतीदेवी विद्यालय हुँदै जीतपुर खोला मोटर बाटो	२०००००
८	माथिल्लो धारापानी सिँडी बाटो जीतपुर पुल हुँदै चुवारपाखा गोरेटो बाटो निर्माण	३०००००
९	वासुडाँडा चपकी तारुवास मोटर बाटो	५०००००
१०	आदर्श महिला सहकारी भवन निर्माण र वडा कार्यालय घेराबार	५०००००
११	तिनघरे मोटर बाटो ज्ञान बहादुर मोटर बाटो	३०००००
१२	कोलखोप विश्वासीजन चर्च, डुनामिस चर्च, सिवाली माई मन्दिर निर्माण सिमात खोला	३०००००
१३	विविध	५०००००
<b>जम्मा</b>		<b>५०,००,०००</b>

५. त्यसैगरी गाउँपालिकाका विभिन्न शाखा लगायतका कार्यक्रम सञ्चालनका तपशील बमोजिम विषयगत शिर्षकमा विनियोजन गरिएको छ ।



क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	कृषि	७५,९४,०००
२	पशु	५९,००,०००
३	स्वास्थ्य	१,२५,००,०००
४	महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण	७०,००,०००
५	बालमैत्री	२०,००,०००
६	सहकारी	३५,००,०००
७	न्यायीक समिति	१०,००,०००
८	शिक्षा	२,४०,००,०००
९	खेलकुद	८५,००,०००
१०	विपद व्यवस्थापन	५०,००,०००
११	वन तथा वातावरण	५,००,०००
१२	सूचना तथा सञ्चार	१०,००,०००
१३	पर्यटन	५०,००,०००
१४	टोल विकास संस्था	५,००,०००
१५	संस्थागत विकास तथा सुशासन	२,१६,१२,०००
१६	कला, साहित्य, संस्कृती	१०,००,०००
१७	विद्युत	७५,००,०००
१८	नापीनक्सा	१,००,००,०००
१९	खानेपानी	३०,००,०००
२०	सडक सरसफाई	५०,००,०००
२१	प्रधानमन्त्री रोजगार कार्यक्रम	१५,००,०००
२२	खरको छानो विस्तार कार्यक्रम	५,००,०००
२३	बेरोजगार युवा उद्यम कोष	२०,००,०००
जम्मा		१३,६१,०६,०००

६. उल्लेखित विषयगत बजेट शिर्षकहरू मध्ये कृषी, पशु, स्वास्थ्य, महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण, बालमैत्री, सहकारी, न्यायिक समिती, शिक्षा तथा खेलकुद




शिर्षक अन्तर्गतका कार्यक्रम तथा बजेटहरू अनुसूचीको रूपमा यसै बजेट साथ समावेश गरिएको छ ।

७. यसैगरी गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरूको कार्य सम्पन्न नभएकोमा उक्त योजनाहरूलाई क्रमागत योजनाको रूपमा तपशिल बमोजिम बजेट विनियोजन गरिएको छ ।

### क्रमागत योजनाहरू

क्र.सं.	आयोजनाको नाम	बजेट रकम
१	जुरेली खानेपानी योजना	१,५७,००,०००
२	बड्दह खोला पुल	१,५०,००,०००
३	अख्यौले खोला पुल	५०,००,०००
४	झोलुङ्गे पुल	५०,००,०००
५	आदर्श महिला भवन	१३,००,०००
६	सानोथली ठूलो थली पान्द्राली लिफ्ट सिँचाई	४०,००,०००
७	जुरेली कभर्ड हल	४०,००,०००
८	महेन्द्र मा वि भवन	७२,००,०००
९	वडा स्वास्थ्य भवन निर्माण	३३,००,०००
१०	न्यायिक समिति भवन	१७,००,०००
जम्मा		६,२२,००,०००

८. यसैगरी जिल्ला स्तरीय योजनाहरूको लागि तपशिल बमोजिम बजेट विनियोजन



गरिएको छ ।

क्र.सं.	आयोजनाको नाम	बजेट रकम	स्थान
१	जिल्ला स्तरीय सरुवा रोग अस्पताल	१५,००,०००	
२	जिल्ला स्तरीय ऋण तथा बचत सहकारी संस्था लिमिटेड भवन निर्माण सहयोग	१०,००,०००	


९. यसैगरी तपशिल बमोजिम गाउँपालिका स्तरीय वडागत बजेट रकम रु. ५ करोड ९० लाख विनियोजन गरिएको छ ।

गाउँपालिका स्तरीय योजनाहरू वडागत रूपमा



सि.नं.	योजनाको नाम	वडा नं.	विनियोजित बजेट रु.
१	मोरङ्गे ग्राभेल चण्डौ बजार	१	४०००००
२	काले खोला खानेपानी	१	३०००००
३	लुकुने डाँडा सडक	१	३०००००
४	धोवी खोला खानेपानी	१	३०००००
५	ढिकी डाँडा फेदी ग्राभेल	१	३०००००
६	महादेव डाँडा जाने सडक स्ल्याब ढलान	१	९०००००
७	रजुवा तटबन्धन	१	४०००००
८	रजुवा ठूलोहाँडी सडक मर्मत	१	५०००००
९	सानोहाँडी विजलडाँडा खानेपानी	१	३०००००
१०	झल्ला गुम्बा टोल बस्ती बचाउ तथा तटबन्धन	२	५०००००
११	कमेरो खोल्सी खानेपानी तिनथुम्के	२	५०००००
१२	स्याङतान टोल भोलन टोल डिल माथि ग्रामिण	२	५०००००



	सडक		
१३	थाकलचौर खानेपानी योजना	२	५०००००
१४	सरस्वति तिनथुम्के टोडटोड हुँदै वडा कार्यालय जोड्ने सडक	२	५०००००
१५	चम्पाखहरे सिर सडक स्तरोन्नति	३	६०००००
१६	च्याउँच्याउ टोल विद्युत विस्तार	३	६०००००
१७	राईटोल तटबन्धन	३	९०००००
१८	ओमकार भवन जलजले	३	१०००००
१९	प्रभुको मण्डली चर्च भवन	३	५०००००
२०	हात्तीसुँडे राईटोल नमुनावस्ती	३	९५००००
२१	चम्पाखहरे खानेपानी	३	४०००००
२२	जितदमार थानी मन्दिर	३	१५००००
२३	चम्पाखहरे शिरदेखि लामाडाँडाबाट कोलखहरे जोड्ने सडक	३	३०००००
२४	वाम्मारा खानेपानी	३	१०००००
२५	चिसापानी, चम्पाखहरे, जलजले, बसन खानेपानी	३	१५००००
२६	हात्तीसुँडे खानेपानी	३	३००००००
२७	सोवी रातोथली विद्युत मर्मत योजना	४	६०००००
२८	टाँसी छोइलिङ गुम्बा अधुरो सानोथली	४	६०००००
२९	घैयादमार सडक ग्राभेल/स्ल्याब	४	५०००००
३०	ठूलोथलि विचटोल लिफ्ट सिंचाई	४	३०००००
३१	रातोथलि खेल मैदान निर्माण	४	१०००००
३२	पान्द्राली खेलकुद मैदान थली	४	२०००००
३३	एकिकृत बहुउद्देशिय सहकारी भवन निर्माण	४	९५००००
३४	गोठखोला वीचटोल सिंचाई	४	३०००००
३५	रेडक्रस भवन निर्माण	४	५०००००
३६	तामाखोला खानेपानी	४	१०००००
३७	छेडु छोइलिङ गुम्बा निर्माण, तिनतले	५	६०००००
३८	पावस डेरी चोक स्ल्याब ढलान	५	९०००००




३९	टाँसी देछेलिङ्ग गुम्बा दहिदमार	५	८०००००
४०	श्रीपुर माझी टोल स्ल्याब ढलान	५	५०००००
४१	कोलवारी तटबन्धन समातखोला	५	१००००००
४२	बलखोल्सी ड्याम तामाडटोल तटबन्धन	५	२५००००
४३	बनझाक्री खोल्सी कल्भर्ट पुल निर्माण राजदमार	५	७०००००
४४	श्रीपुर गुम्बा टोल खानेपानी	५	४०००००
४५	देउराली तटबन्धन	५	१५००००
४६	कत्ले खानेपानी वारी	५	१०००००
४७	श्रीपुर दहिदमार सडक	५	५०००००
४८	श्रीकृष्ण प्रणामी मन्दिर कर्मचुली	५	२०००००
४९	कर्मचुली देउराली सडक स्तरोन्नती	५	५०००००
५०	जसपाल महिला भवन	६	४०००००
५१	सानोसुधा साततले पेटी सडक निर्माण	६	१३०००००
५२	जुइना स्ल्याब	६	८०००००
५३	ओढारखोला समिनदमार सडक	६	७०००००
५४	कोलगाउँ गर्भस्थान सडक	६	७०००००
५५	शिव मन्दिर निर्माण जुइना	६	१५००००
५६	भिरकोट हात्तीखोला हर्दा कटेल सडक	७	९०००००
५७	हात्तीखोला दुग्ध उत्पादक सहकारी संस्था भवन निर्माण	७	५०००००
५८	अधेरी मैमाच्छा सडक मर्मत	७	५०००००
५९	मामदमार वल टोल तटबन्धन	७	३०००००
६०	कान्द्राड वाल उडपान पर्यटकिय पार्क निर्माण	७	४०००००
६१	अँधेरी तल्लोटोल सिंचाई	७	२०००००
६२	कोलखहरे तासी छोइलिङ्ग गुम्बा मर्मत	७	२०००००
६३	मामदमार खेलमैदान गुम्बाटोल	७	४०००००
६४	मामदमार विचटोल बस्ती बचाउँ	७	९०००००
६५	राघाने खानेपानी मगरटोल	७	६०००००





६६	माटोकोरी खानेपानी(मानबटोल)	७	७०००००
६७	धमिले खहरे नियन्त्रण (राज स्याङ्तान पसलचोक)	७	४०००००
६८	कोलखहरे चम्पाखहरे सडक	७	४०००००
६९	जम्बुखोला गोब्रेखोला तटबन्धन	७	६०००००
७०	अन्तरे डाँडा सिंचाई अधुरो	७	२०००००
७१	चिसापानी सुख्खा खहरे सिंचाई	७	१०००००
७२	क्वाइनोयी चर्च भिरकोट	७	१५००००
७३	स्कूलटोल मुनी खानेपानी ईनार	७	१०००००
७४	माटोकोरी विचटोल बस्तीबचाउ	७	२०००००
७५	बैठेला सडक	७	२०००००
७६	नमुना प्राङ्गारिक सहकारी भवन	७	५०००००
७७	दरबार डाँडा सडक	७	१५०००००
७८	सिरसिरे गोठडाँडा सडक स्तरोन्नति	८	५०००००
७९	अखौले बस्तिपुर किर्नेबजार सडक स्तरोन्नति	८	५०००००
८०	काभ्रे दमनगर बागमती ६ जोड्ने सडक स्तरोन्नति	८	५०००००
८१	दमनगर सिंचाई कुलो निर्माण	८	३०००००
८२	चिसापानी खोरपोकल चौतरडोल सडक निर्माण	८	२०००००
८३	पुरानो स्कूल चौर देखि निवुवाटार रातोडाँडा सडक स्तरोन्नति	८	५०००००
८४	विरेफाँट खानेपानी	८	३०००००
८५	हरियाली स्वालम्बन सहकारी भवन	८	२०००००
८६	विरेफाँट महिला भवन	८	३०००००
८७	खजुलीदमार गुम्बा	८	५०००००
८८	ग्याप्से सडक निर्माण	८	१५००००
८९	दोभान पाँचघरे मन्थली सडक	९	९०००००
९०	भालुखोला गाडग्याप डाँडा हिलेखोला सडक ग्राभेल	९	९०००००
९१	एक्ले दमार कुडुल्ले खेलमैदान	९	३०००००
९२	जोगीदमार घले सिंचाई	९	५०००००



९३	भैरव दोभान सडक निर्माण	९	९०००००
९४	पिठाकुठी सिंचाई मर्मत	९	२०००००
९५	चिउरीवास खानेपानी	९	४०००००
९६	एक्लेदमार खेलमैदान	९	५०००००
९७	नागस्वती केराबारी मन्थली सडक	१०	८०००००
९८	खेल मैदान तथा खेलकुद	१०	८०००००
९९	विद्यालय भवन मर्मत(मा.वि/नि.मा.वि)	१०	६०००००
१००	बाबाजी टोल खानेपानी योजना	१०	३०००००
१०१	सौभाग्य महिला सहकारी भवन	१०	८०००००
१०२	वड्कीथुम इयाङ्ग्रानी सडक	१०	५०००००
१०३	तीनभङ्गगाले लोकमार्ग स्ल्याब	१०	३०००००
१०४	सोलिथुम सिंचाई	१०	२०००००
१०५	वडा कार्यालय जाने बाटो स्ल्याब	११	१०५००००
१०७	गौरीगाउँ बाटो स्ल्याब	११	३०००००
१०८	रातोमाटे बाटो स्तरोन्नति	११	३०००००
१०९	गुम्बा शौचालय निर्माण	११	१०००००
११२	पिपलडाँडा देउराली सडक	११	७५००००
११३	तामाचौर चिप्लेटी सडक	१२	७०००००
११४	केराघारी गुम्बा भवन निर्माण	१२	५०००००
११५	घले समाज भवन इयालढोका र प्लाष्टर	१२	५०००००
११६	तल्लो धारापानी खानेपानी र ट्याङ्की निर्माण	१२	४०००००
११७	चुनढुङ्गा छाप्राडाँडा सिमपानी मोटरबाटो	१२	४०००००
११८	डुनामिस चर्च स्तरोन्नति	१२	१५००००
जम्मा			५९००००००

१०. यसैगरी रु. १ करोड लाई विविध पूर्वाधार निर्माण शिर्षकमा विनियोजन गरिएको छ।

आदरणीय सभा अध्यक्ष महोदय,

--	--

यसरी बकैया गाउँपालिकाको आर्थिक वर्ष २०७८।७९ को बजेट खर्च शिर्षकलाई सारांशको रूपमा पुनः प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

क्र.सं.	बजेट खर्च	बजेट रकम रु.
१	संघ तथा प्रदेश सशर्त	२९,०५,७९,०००
२	समपुरक कोष (प्रदेश समपुरक सहित)	६,००,००,०००
३	कार्यालय संचालन तथा प्रशासनिक खर्च	७००,००,०००
४	वडागत सिलिड बजेट	६३०,००,०००
५	विषयगत शाखा सहित अन्य	१३,६१,०६,०००
६	गाउँपालिका स्तरीय योजनाहरू वडागत रूपमा	५,९०,००,०००
७	क्रमागत योजनाहरू	६,२२,००,०००
८	जिल्ला स्तरीय योजनाहरू	२५,००,०००
९	विविध पूर्वाधार निर्माण	१,००,००,०००
	जम्मा	७५,३३,८५,०००

आदरणीय सभाध्यक्ष महोदय,

आदरणीय सदस्य ज्यूहरू,

गाउँपालिकाबाट विगतका आर्थिक वर्षहरूमा सञ्चालन गरिएका कार्यक्रमहरूबाट गाउँपालिकाका नागरिकहरूमा आशाको किरण पलाउँदै गर्दा कोभिड-१९ महामारीको अकल्पनीय विपदमा परेका छौं । तीनै तहका सरकारले गरेका प्रयासले आगामी दिनमा यो महामारीको प्रभावबाट छिट्टै मुक्त भई अर्थतन्त्रलाई गतिशिल बनाउन सक्नेछौं भन्ने विश्वास लिएका छौं ।

लामो समयदेखिको कोभिड-१९ महामारीले मानव जीवनलाई प्रभावित बनाएको छ । आर्थिक गतिविधिहरूमा नकारात्मक असर परेको छ । जसबाट देशलाई समृद्धितर्फ लैजान थप चुनौती देखिएको छ । आगामी आर्थिक वर्ष कोभिड महामारीको नियन्त्रणमा सफलता प्राप्त हुने, खोप अभियानले पूर्णता पाउने, स्वास्थ्य पूर्वाधारमा सुधार हुने, सडक सञ्जाल विस्तार र स्तरोन्नती हुने,



कृषि उत्पादन र उत्पादकत्वमा अभिवृद्धि हुने र आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम आवधिक योजना, नीति कार्यक्रम, बजेटको सिद्धान्त तथा प्राथमिकता, दिगो विकासका लक्ष्यसँग तादम्यता हुने गरी तर्जुमा गरिएको छ । प्रतिकुल समयमा पनि लक्ष्य हासिल गर्ने खालको विकासको ढाँचा तय गरिएको हुँदा आगामी आर्थिक वर्षको बजेट यसैतर्फ उन्मुख रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

यसरी आर्थिक वर्ष २०७८।७९ को कार्यक्रम र बजेटको उत्तरार्धमा पुगिरहँदा बजेट बनाउन सहयोग पुर्याउनुहुने गाउँ कार्यपालिका, वडा समितिका पदाधिकारी ज्युहरु, राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति लगायत सम्पूर्ण विषयगत समितिका पदाधिकारी ज्युहरु, कर्मचारीहरु, टोल वस्ति स्तरीय भेला देखि सहभागी भई आयोजना कार्यक्रम छनौटमा प्रत्यक्ष र परोक्ष रूपले सकृय जनसमुदाय, लगायत बजेट निर्माण प्रकृत्यामा प्रत्यक्ष र परोक्ष रूपले सहभागी हुनुहुने एवम् अमूल्य सहयोग, सुझाव, सल्लाह दिनुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछु । सदा झै बजेट कार्यान्वयनको लागि सबैको सीर्जनशील र रचनात्मक सहयोग र साथ रहने अपेक्षा गरेको छु ।

अन्त्यमा स्वास्थ्य सम्बन्धी सावधानी अपनाई कोरोना महामारीको जोखिमबाट सुरक्षित रहँदै गाउँपालिकाको वृहत्तर विकासको अभियानमा एकजुट हुन सम्पूर्ण बकैयाबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आव्हान गर्दछु । धन्यवाद ।

मिति: २०७८ साल असार ३० गते

सरला बोलखे (उपाध्यक्ष)  
बकैया गाउँपालिका

